

Deu

Chapter 15

Nepali Interlinear

Reference: Nepali ERV

מָקוֹם 1
שָׁבַע- שָׁנִים
सात वर्षको
שָׁמַטָה :
माफी
H8141 H7651 H7093 H8059

“प्रत्येक सात वर्षको अन्तमा तिमीहरूको ऋण माफ गर्नु नै पर्छ।

וְזָרָה 2
וְנִימָן
र-यो
בְּרֵעֵהוּ
आफ्नो-छिमेकीलाई
לֹא-
नउठाओस्
וְשָׂמַטָה
छोडि-दिनु
כָּל-
प्रत्येक
בְּעוֹלָם
साहूले
יָדוֹ
हातको
אֲשֶׁר
जो
יָשָׁה
रिण-दिएको-थियो
H5383 H3027 H4874 H1167 H3605 H8058 H8059 H1697 H2088

קָרָא 3
כִּי-
किनभने
אָחִיו
भाइलाई
וְאֵת-
र-आफ्नो
רֵעֵהוּ
आफ्नो-छिमेकीलाई
אֵת-
ती
וְשָׂמַטָה
उसले-तगादा
לֹא-
नउठाओस्
בְּרֵעֵהוּ
आफ्नो-छिमेकीलाई
H7121 H0251 H0853 H7453 H0853 H5065 H3808 H7453

לְיָהוָה :
परमप्रभुको-लागि
שָׁמַטָה
माफी
H3068 H8059

तिमीहरूले यो यसरी गर्नु पर्छ। प्रत्येक मानिस जसले अर्को इस्राएलीलाई ऋण दिएको छ उसले त्यो ऋण माफ गर्नु पर्छ। उसले ऋण लिने अर्को इस्राएली भाइलाई ऋण तिर्न लाउनु हुँदैन। किन? किनभने परमप्रभुले यस वर्ष ऋण माफ गर्ने आज्ञा दिनु भएको छ।

אֵת- 3
הַנִּכְרִי
विदेशीसँग
וְאֲשֶׁר-
तर-जो
וְיָהִי
हुन्छ
לְךָ
तिम्रो
אֵת-
त्यो
אָחִיו
भाइको
וְשָׂמַטָה
छोडि-दिनु
יָדוֹ
हातले
H3027 H8058 H0251 H0854 H1961 H5065 H5237 H0853

तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिने पर्छ।

אֶפְסֹס 4
כִּי-
निश्चय-नै
לֹא-
नहुनेछ
וְיָהִי-
हुनेछैन
בָּרָךְ
तिम्रो-बीचमा
אֲבִיוֹן
गरीब
כִּי-
किनभने
בְּרָךְ
अवश्य-नै
וְיָשָׁה
रिण-दिएको-थियो
יָדוֹ
हातले
H3068 H1288 H1288 H0034 H1961 H3808

בְּאֶרֶץ 5
אֲשֶׁר-
जुन
וְיָהִי-
परमप्रभु
אֶל־אֲחִיו
तिम्रा-परमेश्वरले
נָתַן-
दिनुहुन्छ
לְךָ
तिमीलाई
בְּחֻלָּה
सम्पत्ति
לְרִשְׁתָּהּ :
अधिकारमा-लिन
H3423 H5159 H5414 H0430 H3068 H0776

तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैन अनि तिमीहरूलाई धेरै धेरै आशीर्वाद दिनु हुनेछ।

אֵת- 5
רַק-
केवल
אִם-
यदि
שָׂמוּעַ
ध्यानपूर्वक-नै
תְּשֻׁמַע
तिमीले-सुन्छौ
בְּקוֹל-
सोरमा
וְיָהִי-
परमप्रभु
אֶל־אֲחִיו
तिम्रा-परमेश्वरको
לְשׁוֹמְרֵי
पालन-गर्न
רַק-
र-गर्न
אֵת-
ती
H0853 H8104 H0430 H3068 H8085 H8085 H7535

כָּל- 5
הַמִּצְוָה
आज्ञा
אֲשֶׁר-
जो
אָנֹכִי
म
הַיּוֹם :
आज
מִצְוָה
तिमीलाई-आज्ञा-दिन्छु
H3117 H6680 H0595 H2063 H4687 H3605

तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्यौ भने मात्र त्यस्तो हुनेछ। आज तिमीहरूलाई मैले बताएको प्रत्येक आज्ञा खुबै होशियारीसँग पालन गर्नु पर्छ।

גוים	וְהַעֲבֹתָ	לָא	דְּבִרַּת	כְּאַשֶׁר	בְּרַבְּךָ	אַלְהוֹתַי	יְהוָה	כִּי	6
जातिहरूलाई	र-रिण-दिन्छौ	तिमीलाई	भन्नुभयो	जसरी	आशिष्-दिनुहुन्छ-तिमीलाई	तिम्रा-परमेश्वरले	परमप्रभुले	किनभने	
	H5670		H1696		H1288	H0430	H3068		

וּמְשָׁלָיו:	לָא	וּבְרָא	רָבִים	בְּגוֹיִם	וּמְשָׁלָתְךָ	תַּעֲבֹט	לָא	וְאַתָּה	רָבִים
गर्देनन्	शासन	र-तिमीमाथि	धेरै	जातिहरूमाथि	र-शासन-गर्छौ	रिण-लिन्छौ	रिण-लिन्छौनैन	र-तिमी	धेरै
H4910	H3808				H4910	H5670	H3808		

ס
—

तब परमप्रभु तिमीहरूका परमेश्वरले उहाँको प्रतिज्ञा अनुसार आशीर्वाद दिनु हुनेछ। अनि अन्य राष्ट्रहरूलाई ऋण दिनुको निम्ति तिमीहरूसित प्रशस्त पैसा-रूपिया हुनेछ। तर तिमीहरूले अरूबाट ऋण लिनु आवश्यक पर्दैन। तिमीहरूले धेरै राष्ट्रहरूलाई शासन गर्नेछौ, तर कसैले तिमीहरूलाई शासन गर्ने छैन।

אַשֶׁר	בְּאַרְצֶיךָ	שָׁעָרַי	בְּאַתְרָא	אֶתְּךָ	מֵאַתָּר	אַבְיוֹן	בָּךְ	יְהוָה	כִּי	7
जुन	तिम्रो-देशमा	तिम्रा-सहरमा	एउटा	तिम्रा-भाइहरूमध्ये	एउटा	गरीब	तिम्रो-बीचमा	हुन्छ	यदि	
	H0776	H8179	H0259	H0251	H0259	H0034		H1961		

אַתָּה	תִּקְפֹּץ	וְלֹא	לְבָבְךָ	אַתָּה	תִּאֲמִין	לֹא	לָךְ	נִתְּנוּ	אַלְהוֹתַי	יְהוָה
हातलाई	ती	र-नबन्द-गर्नु	मनमा	ती	तिम्रो-हृदय	नकठोर्याउनु	तिमीलाई	दिनुहुन्छ	तिम्रा-परमेश्वरले	परमप्रभु
H0853	H7092	H3808	H3824	H0853	H0553	H3808		H5414	H0430	H3068

הַאֲבִיוֹן:	מֵאַתָּר	יְדִי
गरीबदेखि	तिम्रो-भाइदेखि	तिम्रो
H0034	H0251	H3027

“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमिमा बस्दछौ, तिमीहरूको माझमा एकजना गरीब मानिस हुनु सक्छ। तिमीहरू स्वार्थी हुनु हुँदैन। त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार नगर।

מְחֹסְרוֹ	רֵי	תַעֲבִיטָנּוּ	וְהַעֲבֹט	לָוִי	יָדְךָ	אֶתְךָ	תִּפְתָּח	פִּתְחָךְ	כִּי	8
खाँचोको	पूर्ण	रिण-दिन्छौ-उसलाई	र-रिण-दिनु	उसको-लागि	हात	ती	खोल्नु	खोलेर-नै	बरु-अवश्य	
H4270	H1767	H5670	H5670		H3027	H0853				

לָוִי:	יְחֹסֵר	אַשֶׁר
उसको	कमी-छ	जो
	H2637	

त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।

שָׁנָת	קָרַבָּה	לְאַמֵּר	בְּלִיעַל	לְבָבְךָ	עַם-	רָבָר	יְהוָה	פֶּן-	לָךְ	הַשְׁמֹר	9
वर्ष	नजिक-आउँदैछ	भनेर	दुष्ट	हृदयमा	तिम्रो-मनमा	कुरा	होओस्	नहोस्	तिमीलाई	सावधान-होउ	
H8141	H7126	H0559	H1100	H3824		H1697	H1961	H6435		H8104	

לָוִי	תָּתֵן	וְלֹא	הַאֲבִיוֹן	בְּאַתְּרֵי	עֵינֶיךָ	וּרְעָה	הַשְׁמִטָּה	שָׁנָת	הַשְּׁבַע
उसलाई	तिमीले	र-नदिन्छौ	गरीबप्रति	तिम्रो-भाइप्रति	तिम्रो-आँखाले	र-द्वेष-देखेछ	माफीको	वर्ष	सातौँको
	H5414	H3808	H0034	H0251			H8059	H8141	H7651

הַטָּא:	בָּךְ	וְהָיָה	יְהוָה	אַל-	עֲלֶיךָ	וְקָרָא
पाप	तिमीमा	र-हुनेछ	परमप्रभुलाई	परमप्रभुसँग	तिम्रो-विरुद्ध	र-उसले-पुकार्छ
H2399		H1961	H3068	H0413		H7121

“सातौँ वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।

10
 וּבְגִלְגָּל יָסֵקוּ-कारणले 11558
 כִּי-किनभने 3605
 לֹא-उसलाई 4639
 בְּתַתָּה-दिन्दा 5414
 לְבָבְךָ-तिम्मी-हृदयमा 3824
 יָרַע-दुखी-नमाझ 3068
 וְלֹא-र-नदुखाओस् 3808
 לֹא-उसलाई 5414
 תָּנִין-दिनु 5414
 נִתְּוִן-अवश्य-नै 5414

מִשְׁלַח हातको-उद्यम 3605
 וּבְכָל-र-सबै 3605
 מַעֲשֵׂי-काममा 4639
 בְּכָל-सबै 3605
 אֱלֹהֶיךָ-तिम्मी-परमेश्वरले 0430
 יְהוָה-परमप्रभुले 3068
 יְבָרְכֶךָ-आशिष-दिनुहुन्छ-तिमीलाई 1288
 הַיּוֹם-यो 2088
 הַיְיָ-कुराको 1697

: יָדְךָ
 תִּמְנוּ-हातको
 3027

“तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिँदा नराम्रो नसम्झ। किन? किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ।

11
 לְאִמֶּךָ-भनेर 0559
 מִצִּוְתֶיךָ-तिमीलाई-आज्ञा-दिन्छु 6680
 אֲנֹכִי-म 0595
 כִּי-नै 3605
 עַל-यसकारणले 3605
 הָאָרֶץ-देशको 0776
 מִקְרָב-बीचबाट 7130
 אֲבִיּוֹן-गरीब 0034
 יַחְדָּל-हट्दैन 2308
 לֹא-कहिल्यै 3808
 כִּי-किनभने 3605

וּבְאֶרְצְךָ-तिम्मी-देशमा 0776
 וּלְאֲבִיבֶיךָ-र-तिम्मी-दरिद्रीको-लागि 0034
 לְעִנְיֶיךָ-तिम्मी-गरीबको-लागि 6041
 לְאֶחָיֶךָ-तिम्मी-भाइको-लागि 0251
 יָדְךָ-हात 3027
 אֶת-ती 0853
 תִּפְּחוּ-खोल्नु 3027
 פְּתוּחָה-खोलेर-नै 0853

त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्मी भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।

12
 וּבְשָׁנָה-र-सातौं-वर्षमा 8141
 שָׁנִים-वर्ष 8141
 שָׁשׁ-छ 8337
 וְעִבְדְּךָ-र-सेवा-गर्छ 5647
 אֶל-हिब्रू-नारी 5680
 הָעִבְרִי-हिब्रू 5680
 אֶחָיֶךָ-तिम्मी-भाइ 0251
 לְךָ-तिमीलाई 4376
 יִמְכָּר-बेचिन्छ 4376
 כִּי-यदि 3605

תְּשַׁלְּחֶנּוּ-स्वतन्त्र 2670
 חֲפְשֵׁי-स्वतन्त्र 2670
 מִעֲמֻנְךָ-तिमीदेखि 2670
 תִּשְׁלַחְנֶנּוּ-स्वतन्त्र-पठाउनु-उसलाई 7971
 הַשָּׁבוּעֹת-सातौं 7637

“यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रू मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ वर्षसम्म राख्न सक्छौ तर सातौं वर्षमा उसलाई मुक्त गर्ने पर्छ।

וְכִי-र-जब 3605
 תִּשְׁלַחְנֶנּוּ-स्वतन्त्र-पठाउनु-उसलाई 7971
 חֲפְשֵׁי-स्वतन्त्र 2670
 מִעֲמֻנְךָ-तिमीदेखि 2670
 לֹא-नपठाउनु 3808
 תִּשְׁלַחְנֶנּוּ-उसलाई 7971
 רִיבְךָ-रिती-हातले 7387

तर जब उसलाई मुक्त गर्छौ तिमीले उसलाई खाली हात विदा दिनु हुँदैन।

14
 אֲשֶׁר-जसरी 3342
 וּמִקְרָב-र-दाख-कोलबाट 3342
 וּמִגִּבְעָתָה-र-खलाबाट 1637
 מִצִּבְאֵי-तिम्मी-भेडाबाखाबाट 6629
 לֹא-उसको-लागि 6059
 תִּעֲנִיךָ-दिनु-उसलाई 6059
 הָעִנְיָה-अवश्य-नै 6059

לֹא-उसलाई 5414
 תָּנִין-दिनु 5414
 אֱלֹהֶיךָ-तिम्मी-परमेश्वरले 0430
 יְהוָה-परमप्रभुले 3068
 בְּרַכְּךָ-आशिष-दिनुहुन्छ-तिमीलाई 1288

तिमीले उसलाई तिम्मी केही गाई-बस्तु, तिम्मी केही अन्न र तिम्मी केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।

15
 אֱלֹהֶיךָ-तिम्मी-परमेश्वरले 0430
 יְהוָה-परमप्रभुले 3068
 וַיִּפְדֶּךָ-र-छुटकारा-दिनुभयो-तिमीलाई 6299
 מִצְרַיִם-मिश्रको 4714
 בְּאֶרֶץ-देशमा 0776
 הַיְיָ-तिमी-थियो 1961
 עֶבֶד-दास 5650
 כִּי-कि 5650
 וּזְכָרְךָ-र-सम्झनु 2142

עַל-यसकारणले 3605
 כִּי-नै 3605
 אֲנֹכִי-म 0595
 מִצִּוְתֶיךָ-तिमीलाई-आज्ञा-दिन्छु 6680
 אֶת-यो 0853
 הַיְיָ-कुरा 1697
 הַיּוֹם-आज 3117
 הָיָה-यो 2088

तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियो अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।

וְאֵת־	אֶהְבֶּנָּהּ	כִּי	מֵעַמּוּדָא	אֲצִי	לֹא	אֶלְיָי	יֵאמֶר	כִּי־	וְהָיָה	16
र-तिम्रो	म-प्रेम-गर्छु-तिमीलाई	किनभने	तिमीबाट	तिमीदेखि	म-जान्न	तिमीलाई	उसले-भन्छ	यदि	र-हुनेछ	
H0853	H0157			H3318	H3808	H0413	H0559		H1961	

בֵּיתָי לֹא טוֹב לִי עִמָּךְ :
 तिमीसँग उसलाई राम्रो-छ किनभने घरलाई
[H2895](#)

“तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन।’ उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बिट्दैछ।

עוֹלָם	עֶבֶד	לִי	וְהָיָה	וּבְרָלִית	בְּאָזְנוֹ	וְנִתְּנָהּ	הַמְרִצֵּעַ	אֶת־	וְלִקְחָתָּךְ	17
सदाको-लागि	दास	तिम्रो-लागि	र-हुनेछ	र-ढोकामा	कानमा-उसको	र-छेड्नु	तुस्नी	ती	र-लिनु	
H5769	H5650		H1961		H0241	H5414	H4836	H0853	H3947	

וְאֵת־ לְאִמְתָּךְ תַּעֲשֶׂה־נָּא :
 यसरी-नै गर्नु तिम्री-दासीलाई-पनि र-यसरी
[H0519](#) [H0637](#)

त्यो कमारालाई आफ्नो कान ढोकामा टाँस लगाऊ र एउटा खाप्सियो लिएर कानमा छेँड पारिदेऊ। त्यो सधैंको निम्ति तिम्रो कमारा बनिनेछ। यदि त्यो मानिस कमारा भए पनि र त्यस्तै प्रकारले बस्न चाहे त्यसै गर्नु।

שָׂרָר	מִשְׁנָה	כִּי	מֵעַמּוּדָא	חַפְּשִׁי	אֲתוֹ	בְּשִׁלְחָתָּךְ	בְּעֵינֶיךָ	יִקְשָׁה	לֹא־	18
ज्याला	दोगना	किनभने	तिमीदेखि	स्वतन्त्र	उसलाई	स्वतन्त्र-पठाउँदा	तिम्रो-दृष्टिमा	कठिन-नलागोस्	नगार्होस्	
H7939	H4932			H2670	H0853	H7971		H7185	H3808	

בְּכֹל	אֶל־הָיָי	יְהוָה	וּבְרָכָךְ	שָׁנִים	שָׁשׁ	עֲבָדָךְ	שָׂרָר
सबैमा	तिम्रा-परमेश्वरले	परमप्रभुले	र-आशिष्-दिनुहुन्छ-तिमीलाई	वर्ष	छ	उसले-सेवा-गरेको-छ-तिमीलाई	ज्यालादारको
H3605	H0430	H3068	H1288	H8141	H8337	H5647	H7916

אֲשֶׁר :
 — तिमीले-गर्छौं जो

“कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, वर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौं प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

לִיהוָה	תְּקַדְּשֵׁנִי	הַנֶּזֶר	וּבְצִאָתָּךְ	בְּבִקְרָךְ	יִוָּלַד	אֲשֶׁר	הַבְּכוֹר	כָּל־
परमप्रभुको-लागि	पवित्र-गर्नु	भाले	र-भेडाबाख्रामा	तिम्रो-गाईगोरुमा	जन्मिन्छ	जो	पहिलोचोटि	सबै
H3068	H6942	H2145	H6629	H1241	H3205		H1060	H3605

צִאָתָּךְ :	בְּכוֹר	תָּזוּ	וְלֹא	שׁוֹרָךְ	בְּבִקְרָ	תַּעֲבֹד	לֹא	אֶל־הָיָי
भेडाबाख्राको	पहिलोचोटि	ऊन-नकाट्नु	र-नकाट्नु	गोरुको	पहिलोचोटिसँग	तिमीले	नकाम-नलगाउनु	तिम्रा-परमेश्वरको-लागि
H6629	H1060	H1494	H3808	H7794	H1060	H5647	H3808	H0430

“तिमीहरूको बगालमा पहिला जन्मेका पशुहरूका साना बाछाहरू विशेष हुन्छन्। तिनीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरका निम्ति चढाउने पर्छ। ती पशुहरू मध्ये कुनैलाई पनि काममा नलगाऊ अनि पहिला जन्मेको तिमीहरूका भेडाहरूबाट ऊन कात्नु हुँदैन।

יְהוָה	יְבַחֲרֵךְ	אֲשֶׁר־	בְּמִקְוֹם	בְּשָׁנָה	שָׁנָה	תֵּאכְלֶנּוּ	אֶל־הָיָי	יְהוָה	לְפָנָי	20
परमप्रभुले	छान्नुहुन्छ	जुन	ठाउँमा	वर्ष	वर्षको	खानू-त्यसलाई	तिम्रा-परमेश्वरको	परमप्रभुको	सामु	
H3068	H0977		H4725	H8141	H8141	H0398	H0430	H3068	H6440	

וּבְיַתְּךָ :
 र-तिम्रो-घरपरिवार तिमी

प्रत्येक वर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ।

לֹא	רָע	מוֹם	כֹּל	עִוְר	אֵו	פִּסְחֹ	מוֹם	בֹּ	יְהִיָּה	וְכִי־	21
नचढाउनु	नराम्रो	दोष	कुनै-पनि	अन्धो	वा	लङ्गडो	दोष	त्यसमा	छ	र-यदि	
H3808			H3605	H5787		H6455			H1961		

אַל־הִיָּה :	לִיהוּהָ	תְּבַדִּינִי
तिम्रा-परमेश्वरको-लागि	परमप्रभुको-लागि	बलिदान-नचढाउनु-त्यसलाई
H0430	H3068	H2076

“तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ।

וְכֹאֲדָל :	כִּזְבִּי	יַחֲוִי	וְהַטְּהוֹרֹ	הַטְּמֵא	הַאֲכִלְנוּ	בְּשַׁעֲרֵיָּהּ	22
र-मृगजस्तै	हरिणजस्तै	सँगै	र-शुद्धले	अशुद्ध	खानु-त्यसलाई	तिम्रा-ढोकाभिन्नै	
H0354			H2889	H2931	H0398	H8179	

तर तिमीहरूले त्यस पशुको मासु घरमै खानु सक्छौ। कसैले पनि शुद्ध होस् अथवा अशुद्ध, त्यस पशुको मासु खानु सक्छ। यस्तो पशुहरूको मासु खाने नियम मृग तथा हरिणको मासु खाने जस्तै हो।

פ	כַּמְּיִם :	תְּשַׁכְּנוּ	הַאֲרִיץ	עַל-	תֹּאכְלֵ	לֹא	רָגַו	אֶת-	רָק	23
—	पानीजस्तै	खन्याउनु-त्यसलाई	भूँडमा	माथि	तिमीले	नखानु	रगत-उसको	ती	केवल	
	H4325	H8210	H0776		H0398	H3808	H1818	H0853	H7535	

तिमीहरूले यसको रगत खानु हुँदैन। यसलाई भूँडमा पानी खन्याए जस्तै पोख्नु पर्छ।